



6	וַיֹּאמֶר ר-भने H0559	מֹשֶׁה מוशाले H4872	יְהוָה יो H2088	הַדְּבָרִים कुरा H1697	אֲשֶׁר-जुन H0853	צִנּוֹת आज़ा-दिनुभयो H6680	יְהוָה परमप्रभुले H3068	תַּעֲשֶׂוּ गर्नु H0853	וַיֵּרָא र-देखा-पर्नुहुन्छ H7200	אֲלֵיכֶם तिमीहरूलाई H0413
---	--------------------------	------------------------	--------------------	---------------------------	---------------------	-------------------------------	----------------------------	---------------------------	-------------------------------------	------------------------------

כְּבוֹד יהוה:  
परमप्रभुको। महिमा  
H3068 H3519

त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस्।”

7	וַיֹּאמֶר र-भने H0559	מֹשֶׁה मोशाले H4872	אֶל-हारूनलाई H0175	אֶהְרֹן आऊ-नजिक H7126	קָרֵב नजिक-आऊ H0413	אֶל-वेदीमा H4196	נְעִישָׁה र-गर H0853	אֶת-पापबलि H0853	וְאֵת र H0853	עֲלֵהְיָ होमबलि H0853
---	--------------------------	------------------------	-----------------------	--------------------------	------------------------	---------------------	-------------------------	---------------------	------------------	--------------------------

וְכִפֵּר र-प्रायश्चित्त-गर  
H1157  
בְּעֵדָה तिम्नो-निम्ति  
H1157  
וּבְעֵד ר  
H1157  
הָעָם मानिसहरूको  
H1157  
נְעִישָׁה र-गर  
H0853  
אֶת-भेटी  
H0853  
הָעָם मानिसहरूको  
H0853  
וְכִפֵּר र-प्रायश्चित्त-गर  
H0853

בְּעֵדָה तिनीहरूको-निम्ति  
H1157  
כֹּאשֶׁר जसरी  
H1157  
צִנּוֹת आज़ा-दिनुभयो  
H6680  
יְהוָה परमप्रभुले।  
H3068

त्यसबेला मोशाले हारूनलाई भने, “तिमी वेदीको नजिक जाऊ, तिम्नो पापबलि अनि होमबलि चढाऊ, आफ्नो र मानिसहरूको निम्ति पाप प्रायश्चित्त गर। परमप्रभुले आज्ञा गर्नु भएको अनुसार मानिसहरूले ल्याएको बलिदानहरू चढाएर तिनीहरूका निम्ति प्रायश्चित्त गरे।”

8	וַיִּקְרַב र-नजिक-आयो H7126	אֶהְרֹן हारून H0175	אֶל-हारून H0413	הַמִּזְבֵּחַ वेदीमा H4196	וַיִּשְׁחַט र-बलि-दिए H0853	אֶת-बाछो H0853	עֲגֹל बाछो H5695	הַחֲטָאִים पापबलिको H0853	אֲשֶׁר-जुन H0853	לְ: आपनो। H0853
---	--------------------------------	------------------------	--------------------	------------------------------	--------------------------------	-------------------	---------------------	------------------------------	---------------------	--------------------

त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे।

9	וַיִּקְרָבוּ र-ल्याए H7126	בָּנָי छोराहरूले H0175	אֶהְרֹן हारूनका H0175	אֶת-रगत H0853	הָרִגְם रगत H1818	אֵלָיו उसको-निम्ति H0413	וַיִּטְבֹּל र-डुबाए H2881	אֲצָבָעוֹ आँला H0676	בָּרָם रगतमा H1818	וַיִּתֵּן र-लगाए H5414	עַל- H0853
---	-------------------------------	---------------------------	--------------------------	------------------	----------------------	-----------------------------	------------------------------	-------------------------	-----------------------	---------------------------	---------------

קַרְנוֹת सिङहरूमा  
H4196  
הַמִּזְבֵּחַ वेदीको  
H4196  
וְאֵת र  
H0853  
הָרִגְם रगत  
H1818  
יָצַק खन्याए  
H3332  
אֶל-जगमा  
H3247  
יְסוֹד -  
H0413  
הַמִּזְבֵּחַ वेदीको।  
H4196

पछि हारूनका छोराहरूले तिनको नजिक त्यसको रगत ल्याए, अनि तिनले आफ्नो आँलोमा रगत लिएर वेदीको कुना कुनामा लगाए अनि बाँकी रगत वेदीको आधारमा खन्याए।

10	וְאֵת र H0853	הַחֲלֹב बोसो H2459	וְאֵת र H0853	הַכֹּלֵיִת मृगौला H3629	וְאֵת र H0853	הַיְתֵרֶת कलेजोको-थैली H3508	מִן-कलेजोको H3516	מִן- H0853	הַחֲטָאִים पापबलिको H0853	הַקִּשְׁיֹר जलाए H0853
----	------------------	-----------------------	------------------	----------------------------	------------------	---------------------------------	----------------------	---------------	------------------------------	---------------------------

הַמִּזְבֵּחַ वेदीमाथि  
H4196  
כֹּאשֶׁר जसरी  
H0853  
צִנּוֹת आज़ा-दिनुभयो  
H6680  
יְהוָה परमप्रभुले  
H3068  
אֶת-  
H0853  
מֹשֶׁה मोशालाई।  
H4872

तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हारूनले मृगौला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए।

11	וְאֵת र H0853	הַבֶּשֶׂר मासु H1320	וְאֵת र H0853	הָעוֹר छाला H5785	שֶׁרָף जलाए H8313	בְּאֵשׁ आगोमा H0784	מִחוּץ बाहिर H2351	לְמַחֲנֶה: छाउनीको। H4264
----	------------------	-------------------------	------------------	----------------------	----------------------	------------------------	-----------------------	------------------------------

पाल बाहिर हारूनले मासु र छाला आगोमा जलाइदिए।

12  
 על- — וַיִּזְרְקוּהוּ ר-छर्किए H2236  
 תָּגִים רगत H1818  
 אֶת- — אֱלֹוֹיִם उसलाई H0413  
 אֶהָרֶן हारूनका H0175  
 בְּנֵי חֹרָהּרוּले छोराहरूले H0175  
 וַיִּמְצְאוּ र-दिए H4672  
 הָעֵלָה होमबलि H0853  
 אֶת- — र-बलि-दिए H0853

סְבִיב: המזבח  
 चरैतिर। वेदीमाथि  
 H5439 H4196

त्यसपछि तिनले होमबलि स्वरूप भेडा मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के।

13  
 וְאֶת- הָעֵלָה הַמִּצְבֵּאוֹ אֱלֹוֹיִם לְנִתְחָהּ וְאֶת- הָרֹאשׁ וַיִּקְטֹר עַל- הַמִּזְבֵּחַ:  
 वेदीमाथि। — र-जलाए शिर र टुक्रा-टुक्रा टुक्रा-टुक्रा र H0853 H5409 H0413 H4672 H0853

अनि हारूनका छोराहरूले पशुका टुक्राहरू अनि यसको टाउको उसलाई दिए। तब हारूनले ती सबै वेदीमा जलाए।

14  
 וַיִּרְחֹץ אֶת- הַקָּרֵב וְאֶת- הַכְּרָעִים וַיִּקְטֹר עַל- הַמִּזְבֵּחַ:  
 र-धोए र-भाग भित्री-भाग र खुट्टाहरू र-जलाए वेदीमाथि। H0853 H7130 H0853 H3764 H4196

फेरि तिनले आन्द्रा-भुँडी र खुट्टा पखालेर होमबलिसँगै वेदीमाथि जलाए।

15  
 וַיִּקְרָב אֶת- קָרְבָּן הָעֵם וַיִּקַּח אֶת- שְׂעִיר הַחַטָּאת אֲשֶׁר לְעֵם וַיִּשְׁחָטוּהוּ ר-ल्याए र-भेटी मानिसहरूको र-लिए र-बोको पापबलिको जुन मानिसहरूको र-बलि-दिए H0853 H3947 H0853 H7126

קָרְבָּן: וַיִּחַטְּאוּהוּ  
 पहिलेजस्तै। र-पापबलि-चढाए  
 H7223 H2398

त्यसपछि तिनले मानिसहरूको निम्ति बलिदान ल्याएर तिनीहरूको पापबलिको बोका मारे अनि पहिला गरे जस्तै पापबलिको निम्ति जलाए।

16  
 וַיִּקְרָב אֶת- הָעֵלָה וַיַּעֲשֶׂה כַּמִּשְׁפָּט: נִיּוֹם אֲנֻסָּר.  
 र-ल्याए र-चढाए होमबलि नियमअनुसार। H0853 H7126 H4941

त्यसपछि हारूनले होमबलि ल्याए अनि आज्ञानुसार बलि दिए।

17  
 וַיִּקְרָב אֶת- הַמִּנְחָה וַיִּמְלֵא ר-भर्यो मुट्टी כַּפּוֹ מִתְּסַבַּת מִמֶּנָּה וַיִּקְטֹר עַל- הַמִּזְבֵּחַ מִלֶּבֶד הָעֵלָה  
 र-ल्याए र-भेडा भेडा बलि त्यसबाट र-जलाए वेदीमाथि बाहेक होमबलिको H0853 H7126 H4503 H4390 H3709 H4196 H0905

הַבְּקָר:  
 बिहानको।  
 H1242

तब तिनले अन्नबलि ल्याए अनि त्यसबाट एक मुट्टी लिएर बिहानको होमबलिसित वेदीमा चढाए।

18  
 וַיִּשְׁחָט אֶת- הַשּׂוֹר וְאֶת- הָאֵילָן וְאֶת- הַזָּבַח הַשְּׂלָמִים אֲשֶׁר לְעֵם וַיִּמְצְאוּ בְּנֵי חֹרָהּרוּले र-बलि-दिए र-साँढे र-भेडा र-भर्यो मेलमिलापको बलि भेडा र-दिए H0853 H7794 H0853 H2077 H8002 H4672

סְבִיב: אֶהָרֶן  
 चरैतिर। वेदीमाथि — र-छर्किए हारूनका  
 H5439 H4196 H2236 H0413 H1818 H0853 H0175

अनि तिनले मानिसहरूको मेलबलिको निम्ति साँढे र भेडा मारे। हारूनका छोराहरूले रगत लिएर तिनलाई दिए अनि तिनले त्यो सबै तिर छर्के।

וַיִּתֵּן	וַתְּכַלֵּת	וַתִּמְכַסֶּה	הָאֵלֶּיךָ	וּמִן־	הַשּׁוֹר	מִן־	הַחֲלָבִים	וְאֵת־	19
र-कलेजोको-थैली	र-मृगीला	र-ढाक्ने	मोटो-पुच्छर	भेडाको	र	साँढेको	—	बोसोहरू	र
<a href="#">H3508</a>	<a href="#">H3629</a>	<a href="#">H4374</a>	<a href="#">H0451</a>			<a href="#">H7794</a>		<a href="#">H2459</a>	<a href="#">H0853</a>

הַכֶּבֶד:  
कलेजोको।  
[H3516](#)

अनि साँढे र भेडाको बोसो, आन्द्रा-भुँडी छोप्रे बोसो, मृगीला र कलेजा छोप्रे मासु तिनका छोराहरूले तिनलाई दिए।

וַיִּשְׂמוּ	אֶת־	הַחֲלָבִים	עַל־	הַחֲזוֹת	וַיִּקְטֹר	הַחֲלָבִים	הַמִּזְבֵּחַ:	20
र-राखे	—	बोसोहरू	—	छातीहरूमाथि	र-जलाए	बोसोहरू	वेदीमाथि।	
		<a href="#">H2459</a>		<a href="#">H2373</a>		<a href="#">H2459</a>	<a href="#">H4196</a>	

तिनीहरूले ह्याकुलामाथि बोसो राखे अनि तिनले त्यो बोसो वेदीमाथि जलाए।

וְאֵת־	הַחֲזוֹת	וְאֵת־	שׁוֹק	הַיָּמִין	הַנִּיחַ	אֶתְרֵן	לְפָנַי	יְהוָה	כַּאֲשֶׁר	21
र	छातीहरू	र	जङ्घा	दाहिने	हल्लाए	हारूनले	सामु	परमप्रभुको	जसरी	
	<a href="#">H2373</a>	<a href="#">H0853</a>	<a href="#">H7785</a>	<a href="#">H3225</a>		<a href="#">H0175</a>	<a href="#">H6440</a>	<a href="#">H3068</a>		

צִוָּה מוֹשֶׁה:  
आज्ञा-दिनुभयो  
मोशाले।  
[H4872](#) [H6680](#)

अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिघ्रो डोलाउने बलिको रूपमा चढाए।

וַיִּשָּׂא	אֶתְרֵן	אֶת־	יָדָיו	אֶל־	הָעָם	וַיְבָרֶכֶם	וַיִּרְדַּ	מִעֲשֻׁת	22
र-उठाए	हारूनले	—	हातहरू	—	मानिसहरूतिर	र-आशीर्वाद-दिए	र-ओर्लिए	चढाउनबाट	
<a href="#">H5375</a>	<a href="#">H0175</a>	<a href="#">H0853</a>	<a href="#">H3027</a>	<a href="#">H0413</a>		<a href="#">H1288</a>	<a href="#">H3381</a>		

הַחֲטָאֵת וְהַעֲלָה וְהַשְּׁלָמִים:  
पापबलि र-होमबलि र-मेलमिलापको।  
[H8002](#)

तब हारूनले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए।

וַיִּבֹּא	מוֹשֶׁה	וְאֶתְרֵן	אֶל־	אֶתְרֵן	מוֹעֵד	וַיִּצְאֹ	וַיְבָרֶכֶם	אֶת־	הָעָם	23
र-पसे	मोशा	र-हारून	—	भेट-हुने-पाल	पालभित्र	र-बाहिर-आए	र-आशीर्वाद-दिए	—	मानिसहरूलाई	
<a href="#">H0935</a>	<a href="#">H4872</a>	<a href="#">H0175</a>	<a href="#">H0413</a>	<a href="#">H0168</a>	<a href="#">H4150</a>	<a href="#">H3318</a>	<a href="#">H1288</a>	<a href="#">H0853</a>		

וַיִּרְא וַיִּתְּנָה וְיָהוָה אֶל־ כָּל־  
र-देखा-पर्यो महिमा परमप्रभुको सबै  
मानिसहरूलाई।  
[H7200](#) [H3519](#) [H3068](#) [H0413](#) [H3605](#)

त्यसपछि मोशा र तिनी भेट हुने पालमा गए। जब तिनीहरू बाहिर आए तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए। तब परमप्रभुको महिमा सबै मानिसहरूमा झल्कियो।

וְהִצִּיא	אֶשׁ	מִלְפָּנַי	יְהוָה	וַתֹּאכַל	עַל־	הַמִּזְבֵּחַ	אֶת־	הַעֲלָה	וְאֶת־	הַחֲלָבִים	24
र-निस्कियो	आगो	सामुबाट	परमप्रभुको	र-भस्म-गर्यो	—	वेदीमाथि	—	होमबलि	र	बोसोहरू	
<a href="#">H3318</a>	<a href="#">H0784</a>	<a href="#">H6440</a>	<a href="#">H3068</a>	<a href="#">H0398</a>		<a href="#">H4196</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H2459</a>	

וַיִּרְא כָּל־הָעָם וַיִּתְּנָה וְיָהוָה אֶל־  
मुखमाथि। र-देखे सबै मानिसहरूले र-जयकार-गरे  
र-घोष्टिए  
[H7200](#) [H3605](#) [H5307](#) [H6440](#)

परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आफ्ना अनुहार भुँडैतिर निहुराए।